



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: २

सङ्ख्या: ३७ मिति: २०७७/०७/३०

भाग - २

घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,
२०७७, (पहिलो संशोधन)

चिचिला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय,

चिचिला, सङ्खुवासभा ।

**'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,
२०७७, (पहिलो संशोधन)**

प्रस्तावना:-स्थानीय स्तरको विकास निर्माणमा नीजि क्षेत्रको ज्ञान र विशेषज्ञतालाई उपयोग गर्न तथा सार्वजनिक खरिदको मूलभूत विशेषताहरूलाई अक्षुण्ण राखी सार्वजनिक निर्माणको क्षेत्रमा पारदर्शिता, स्वच्छता, इमानदारिता, जवाफदेहिता, विश्वसनियता तथा भेदभावरहित प्रतिस्पर्धा तथा स्रोत साधनको उच्चतम उपयोग जस्ता उद्देश्यहरू हासिल गर्न सार्वजनिक निर्माणमा नीजि क्षेत्रको सहज पहुँचको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को (छ) (१०) ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) छ १० अनुसार 'घ' वर्गको इजाजतपत्रको दर्ता, नवीकरण, नियमन तथा खारेजी सम्बन्धी अधिकार स्थानीय तहको भएकोले सो इजाजत पत्रलाई व्यवस्थित गर्न यो चिचिला गाउँपालिकाले घ वर्ग निर्माण व्यवसायी इजाजत पत्र कार्यविधि २०७४ जारी गरिएको छ ।

परिच्छेद-१

संक्षिप्त नाम र प्रारम्भ

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम चिचिला गाउँपालिकाको 'घ' वर्ग निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ रहेको छ ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “सार्वजनिक निर्माण कार्य” भन्नाले प्रचलित कानून बमोजिम नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्था वा प्रदेश सरकार वा

चिचिला गाउँपालिकाको तर्फबाट सम्पन्न गरिने जुनसुकै प्रकारका निर्माण सम्बन्धी कार्य सम्झनु पर्छ र सो शब्दले पुनः निर्माण तथा मर्मत सम्भारको कार्य समेतलाई सम्झाउँछ ।

- (ख) “निर्माण व्यवसायी” भन्नाले निर्माण व्यवसाय संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म वा कम्पनी सम्झनु पर्दछ ।
- (ग) “इजाजतपत्र” भन्नाले सार्वजनिक निर्माण कार्य गर्नको लागि परिच्छेद ३ सँग सम्बन्धित इजाजतपत्र सम्झनु पर्दछ ।
- (घ) “कार्यपालिका” भन्नाले चिचिला गाउँ कार्यपालिका सम्झनु पर्दछ ।
- (ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ ।
- (च) “समिति” भन्नाले यस कार्यविधिको दफा ३ बमोजिमको समितिलाई सम्झनु पर्दछ ।
- (छ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्षलाई सम्झनु पर्दछ ।
- (ज) “कोष” भन्नाले निर्माण व्यवसायी कोषलाई सम्झनु पर्दछ ।
- (झ) “ऐन तथा नियमावली” भन्नाले निर्माण व्यवसाय ऐन, २०५५ र नियमावली २०५६ सम्झनु पर्दछ ।

परिच्छेद-२

इजाजतपत्रको नीति र समिति सम्बन्धी व्यवस्था

३. सार्वजनिक निर्माण समिति: निर्माण व्यवसायलाई सुदृढ र सुव्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक निति तयार गर्न देहाय बमोजिमको सार्वजनिक निर्माण समिति रहनेछ ।

(क) गाउँपालिका अध्यक्ष

—अध्यक्ष

- (ख) गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत –सदस्य
 (ग) योजना अधिकृत वा योजना शाखा प्रमुख –सदस्य
 (घ) लेखा अधिकृत वा लेखा शाखा प्रमुख –सदस्य
 (ङ) प्राविधिक तथा निर्माण शाखा प्रमुख वा निजले तोकेको प्राविधिक –सदस्य सचिव
४. **कार्यविधि बनाउन सक्ने:** समितिको बैठक सम्बन्धी व्यवस्था समिति आफैँले निर्धारण गरेको कार्यविधि बमोजिम हुनेछ ।
५. **कार्यान्वयन समिति:** निर्माण व्यवसायको प्रवर्द्धन तथा व्यवस्थापन गर्ने सम्बन्धमा चिचिला गाउँपालिकालाई आवश्यक सहयोग पुऱ्याउन र छानबिन गरी कार्यान्वयन गर्न एक कार्यान्वयन समितिको गठन हुनेछ ।
- (क) प्राविधिक तथा निर्माण शाखाका प्रमुख वा तोकिएको प्राविधिक – अध्यक्ष
 (ख) प्राविधिक – सदस्य
 (ग) प्रमुख प्रशासकीय अधिकृतले तोकेको व्यक्ति – सदस्य सचिव
६. **बैठकको कार्यविधि:** समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले तोकेबमोजिम हुनेछ ।

परिच्छेद-३

इजाजतपत्र सम्बन्धी व्यवस्था

७. **इजाजत पत्रको लागि दरखास्त दिनु पर्ने:** सार्वजनिक निर्माण कार्य गर्न चाहने निर्माण व्यवसायीले अनुसूची – १ बमोजिमको ढाँचामा निर्माण कार्य गर्न इजाजत पत्रको लागि दफा ५ अनुसार गठित समक्ष दरखास्त दिनु पर्नेछ ।

८. **दरखास्त जाचबुझ गर्नु पर्ने:** (१) दफा ७ बमोजिम दरखास्त पर्न आएपछि समितिले त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक तथा प्राविधिक योग्यता जाँचबुझ गर्नु पर्नेछ ।
 (२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तमा उल्लेख भएको विवरण सँग सम्बन्धित अन्य कुनै कागजात आवश्यक पर्ने देखेमा समितिले दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।
९. **इजाजत पत्र दिन सिफारिस गर्ने:** दफा ८ बमोजिम जाँचबुझ गर्दा दरखास्तवाला निर्माण व्यवसायीको माग बमोजिम इजाजत पत्र दिन मनासिव देखेमा समितिले दरखास्त परेको मितिले तिस दिन भित्र गाउँ कार्यपालिकाको प्रमुख प्रशासकिय अधिकृत समक्ष सिफारिस गर्नेछ ।
१०. **इजाजतपत्र दिनु पर्ने:** (१)दफा ९ बमोजिम समितिबाट सिफारिस भई आए पछि त्यस्तो सिफारिस भई आएको मितिले पन्ध्र दिन भित्र प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित दरखास्तवाला संग इजाजत पत्र वापत गाउँपालिकाको गाउँ सभाबाट स्विकृत अर्थिक ऐनले तोके बमोजिमको दस्तुर लिई निजलाई अनुसुची – २ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
 (२) उपदफा १ बमोजिम दिइएको इजाजतपत्रको अभिलेख अनुसुची-३ बमोजिमको ढाँचामा अधावधिक गराई राख्नु पर्नेछ ।
११. **इजाजतपत्रको नविकरण सम्बन्धी व्यवस्था:** (१) दफा १० को उपदफा १ बमोजिम प्रदान गरिएको इजाजतपत्र प्रत्येक आर्थिक वर्षको अन्त्यमा समाप्त हुनेछ ।
 (२) उपदफा १ बमोजिम इजाजतपत्रको अवधी समाप्त भएको प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त

भएको मितिले तीन महिना भित्र अनुसुची-४ बमोजिमको ढाँचामा तोकिएको दस्तुर संलग्न राखी नवीकरणको लागि दरखास्त दिनु पर्नेछ ।

- (३) उपदफा २ बमोजिम इजाजतपत्र नवीकरणको दरखास्त परेपछि अध्यक्षले सो दरखास्त उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
- (४) उपदफा २ बमोजिम म्याद भित्र इजाजतपत्र नवीकरण गराउन नसक्ने निर्माण व्यवसायीले त्यस्तो म्याद नाघेको छ महिना भित्र सो इजाजतपत्र नवीकरण गराउन चाहेमा नवीकरण दस्तुरको दोब्बर दस्तुर राखी दरखास्त दिनु पर्नेछ ।
- (५) उपदफा ४ बमोजिम दरखास्त परेपछि अध्यक्षले त्यस्तो इजाजतपत्र उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।

***११(क) नामसारी सम्बन्धी व्यवस्था:-** (१) यस कार्यालयबाट 'घ' वर्गको प्रमाणपत्र जारी गरी व्यवसायीले नामसारी गर्न चाहेमा अनुसूची -१० बमोजिम निवेदन दिएको खण्डमा कार्यालयले १५ (पन्ध्र) दिन भित्रमा प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित दरखास्तवालासँग इजाजत पत्र वापत गाउँपालिकाको गाउँसभाबाट स्वीकृत आर्थिक ऐनले तोकेबमोजिम दस्तुर लिई नामसारी गरी प्रमाणपत्र दिन सक्नेछ ।

(२) यस कार्यालयमा घ वर्गको व्यवसायी दर्ता गरी व्यवसायीले नामसारी गर्न चाहेमा अनुसूची ११ बमोजिम प्रमुख प्रशासकीय अधिकृत समक्ष मन्जुरीनामा पत्र,

करचुक्ता तथा नविकरण प्रतिलिपी, व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

१२. **दर्ता किताब:** (१) समितिले यस कार्यविधि बमोजिम प्रदान गरिएको इजाजतपत्र अनुसुची-५ बमोजिमको ढाँचामा दर्ता किताब खडा गरी अधावधीक बनाई राख्नुपर्नेछ ।

(२) उपदफा १ बमोजिमको दर्ता किताबमा यो कार्यविधि प्रारम्भ हुनु अगावै प्रचलित कानुन बमोजिम प्रदान गरिएका इजाजतपत्रको अभिलेख समेत दुरुस्त बनाई राख्नु पर्नेछ ।

परिच्छेद-४

घ वर्ग निर्माण व्यवसायी र दायित्व

१३. **निर्माण व्यवसायी:** (१) अनुसुची-६ बमोजिमको योग्यता हुनेलाई घ वर्गको निर्माण व्यवसायी भनिनेछ ।

(२) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि यो कार्यविधि प्रारम्भ हुनु अघि प्रचलित कानुन बमोजिम इजाजतपत्र प्राप्त निर्माण व्यवसायीले जुन वर्गको इजाजतपत्र प्राप्त गरेको छ सोही वर्गमा स्वतः वर्गिकृत भएको मानिनेछ ।

१४. **सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व:** (१) निर्माण व्यवसायीले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण त्यस्तो कार्य गरेको प्रमाण पत्र प्राप्त गरेको पैंतिस दिन भित्र अनुसुची - ७ बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु सम्बन्धित निर्माण व्यवसायीको दायित्व हुनेछ ।

* पहिलो सशोधन, २०७७

(२) उपदफा १ मा जुनसुकै कुरा लेखिएता पनि सम्बन्धित निर्माण व्यवसायीले आफूले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको एक प्रति विवरण सम्बन्धित कार्यालयलाई पनि पठाउनु पर्नेछ ।

(३) समितिले उपदफा १ बमोजिम प्राप्त विवरणको अभिलेख अनुसूची-८ बमोजिम राख्नु पर्नेछ ।

१५. **निर्माण व्यवसायीलाई समुहीकरण गर्ने आधार:** निर्माण व्यवसाय नियमावली २०५६ को नियम १० बमोजिम वर्गीकृत निर्माण व्यवसायीलाई समुहीकरण गर्ने आधार नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।

परिच्छेद-५

विविध

१६. **सहुलियतमा पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने:** द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम गरिने सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिम प्राप्त सुविधा अन्तर्गत स्वदेशी वा विदेशी निर्माण व्यवसायीले नेपाल भित्र पैठारी गरेको सवारी साधन, मेशिनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणको विवरण अनुसूची - ९ बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु पर्नेछ ।

१७. **कोषमा बुझाउनु पर्ने दस्तुर:** निर्माण व्यवसाय ऐन, २०५५ को दफा १७ को उपदफा २ को खण्ड (ख) को प्रयोजनको लागि निर्माण व्यवसायीले स्वीकृत ठेक्का अंकको ०.२० (शुन्य दशमलव दुई शुन्य) प्रतिशतको दरले हुन आउने रकम कोषमा दाखिला गर्नु पर्नेछ ।

१८. **इजाजतपत्रको प्रतिलिपि दस्तुर:** कुनै निर्माण व्यवसायीले इजाजतपत्र हराए वा नासिएको कारणबाट इजाजतपत्रको प्रतिलिपि पाउनको लागि तोकिएको दस्तुर दाखिला गर्नु पर्नेछ ।
१९. **बाधा अड्काउ फुकाउने:** यस कार्यविधिमा कुनै बाधा अड्काउ परे गाउँ कार्यपालिकाले निर्णय गरी फुकाउन सक्नेछ ।
२०. **बचाउ तथा खारेजी:** यस कार्यविधिमा भएको कुनै प्रावधान नेपालको संविधान अनुसारको प्रचलित ऐन, नियमावली र प्रचलित कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः खारेज हुनेछ ।

अनुसूची - १
(दफा ७ सँग सम्बन्धित)
इजाजत पत्रको लागि दिइने दरखास्त

विषय: इजाजत पत्र पाउँ भन्ने बारे ।

श्री कार्यान्वयन समिति
गाउँ कार्यपालिकाको कार्यालय ,
चिचिला गाउँपालिका
चिचिला, संखुवासभा ।

चिचिला गाउँपालिका, 'घ' वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि,
२०७४ को दफा ७ बमोजिम सार्वजनिक निर्माण कार्य गर्नको लागि
इजाजतपत्र पाउन निम्न विवरण भरी यो दरखास्त पेश गरिएको छ:-

१. दरखास्त पेश गर्ने फर्म वा कम्पनीको,-

नाम:-

ठेगाना:-

पोष्ट बक्स:-

टेलिफोन नं.:-

फ्याक्स नं.:-

इमेल:-

२. फर्म वा कम्पनीको प्रकृति

प्राइभेट लिमिटेड कम्पनी		पब्लिक लिमिटेड कम्पनी	
एकलौटी		साझेदारी	

(कोष्ठकमा रेजा लगाउनु पर्नेछ ।)

३. सम्पर्कको लागि फर्म वा कम्पनीको आधिकारीक व्यक्तिको:-

नाम थर:-

ठेगाना:-

पोष्ट बक्स:-

टेलिफोन:-

फ्याक्स:-

इमेल:-

४. फर्म वा कम्पनीको विवरण:-

दर्ता नं.:-

दर्ता मिति:-

अधिकृत पूँजी:-

जारी पूँजी:-

दर्ता गर्ने कार्यालयको नाम र ठेगाना:-

५. इजाजतपत्र लिन चाहेको वर्ग:-

६. समूहीकरण हुन चाहेको समूह:-

७. आर्थिक स्रोतको विवरण:

क्र.स.	खाताको प्रकार	रकम	वित्तीय संस्था वा बैंकको नाम	वित्तीय संस्थाको ठेगाना	खाता नं.
१	स्थायी ओभरड्राफ्ट				
२	मुहती खाता				
३	चलती खाता				
४	बचत खाता				

उल्लिखित विवरण बाहेक अन्य विवरण भए छुट्टै पेश गर्न सकिनेछ ।

८. कामदारको विवरण:-

(क) प्राविधिक:-

(ख) अप्राविधिक:-

(ग) अन्य:-

९. आफ्नो स्वामित्वमा रहेको निर्माण सम्बन्धी सवारी साधन मेशिनरी

औजारको विवरण:-

क्र.स.	नाम तथा विवरण	दर्ता नं.	क्षमता	सङ्ख्या	मूल्य	खरिद मिति	अन्य व्यहोरा

द्रष्टव्य: यस विवरणमा उल्लिखित सवारी साधन तथा मेशिनरी औजारहरूको स्वामित्वको कागजात (दर्ता प्रमाणपत्र) र उक्त मेशिनरी औजारहरू चालु हालतमा रहेको छ भनी मेकानिकल ईन्जिनियरद्वारा प्रमाणित भएको हुनु पर्नेछ ।

१०. यस अघि सम्पन्न गरेको कामको विवरण:-

क्र.स.	निर्माण सम्बन्धी कामको प्रकृति	काम गरेको साल	रकम	ठेक्कादाता कार्यालयको नाम
१.	भवन निर्माण तथा मर्मत सम्भार			
२.	सडक निर्माण तथा मर्मत सम्भार			
३.	विमानस्थल निर्माण तथा मर्मत सम्भार			
४.	बाँध, नहर, जलाशय, पानी ट्याङ्की तथा ढल निर्माण			
५.	सुरुङ, भूमिगत मार्ग तथा जलाशय (टनेल) निर्माण तथा मर्मत सम्भार			
६.	विद्युत लाइन, निर्माण पावर स्टेशन निर्माण तथा मर्मत सम्भार			
७.	हाइड्रोलिक स्ट्रक्चर			
८.	पुल निर्माण तथा मर्मत सम्भार			
९.	अन्य			

११. करचुक्ता गरेको प्रमाण कागजात:-

क)

ख)

ग)

यस दरखास्त फाराममा उल्लिखित सम्पूर्ण व्यहोरा ठीक साँचो छ । झुठो ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निर्माण व्यवसायीको छाप

दरखास्तवालाको,-

दस्तखत:-

मिति:-

द्रष्टव्य: यस दरखास्त फारम साथ दरखास्त फारममा उल्लेख भएको व्यहोरा पुष्टी गर्न सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि संलग्न गर्नु पर्नेछ र कार्यालयले माग गरेको बखत सक्कल कागजात पेश गर्नु पर्नेछ ।

त्रिचिला गाउँपालिका

अनुसुची – २
(दफा १० को उपदफा १ सँग सम्बन्धित)
चिचिला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चिचिला, संखुवासभा
१ नं. प्रदेश, नेपाल।

फोटो

इजाजतपत्र

इजाजतपत्र नं.....
.....

मिति:-

चिचिला गाउँपालिका 'घ' वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि २०७४ को दफा १० बमोजिम निर्माण व्यवसाय गर्न सञ्चालक श्रीबाट पुजी..... चालु को श्री फर्म वा कम्पनी, जिल्ला.....न.पा./गा.पा.....वडा न.....लाई इजाजतपत्र प्रदान गरिएकोछ।

इजाजतपत्र दिनेको,-


दस्तखत:-

नाम:-

पद:-

कार्यालय:

मिति:



नवीकरण

नवीकरण गर्ने अधिकारी	नवीकरण गरेको मिति	नवीकरण बहाल रहने अवधि	नवीकरण दस्तूर भौचर नं. र मिति	नवीकरण गर्ने अधिकारीको दस्तखत

अनुसुची – २

(दफा ११ को उपदफा (क) सँग सम्बन्धित)

चिचिला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चिचिला, संखुवासभा

१ नं. प्रदेश, नेपाल ।

नामसारी पत्र

फोटो

इजाजतपत्र नं.....

मिति:-

.....

चिचिला गाउँपालिका 'घ' वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि २०७४ को दफा ११ (क) बमोजिम निर्माण व्यवसाय गर्न सञ्चालक श्रीको श्री..... फर्म वा कम्पनी, जिल्ला.....न.पा./गा.पा.....वडा न..... का श्री लाई नामसारी इजाजत पत्र प्रदान गरिएकोछ ।

‘घ’ वर्ग
निर्माण
व्यवसाय

इजाजतपत्र दिनेको,-

दस्तखत:-

नाम:-

पद:-

कार्यालय:

मिति:

अनुसूची-३

(दफा १० को उपदफा २ सँग सम्बन्धित)

चिचिला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चिचिला, संखुवासभा

१ नं. प्रदेश, नेपाल ।

इजाजतपत्र अभिलेख

इजाजतपत्रको क्रम संख्या:-

(अनुसूची-२ मा उल्लिखित क्र.सं. उल्लेख गर्ने)

खण्ड क

१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,-

(क) नाम:-

(ख) ठेगाना:-

२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,-

(क) नाम:-

(ख) ठेगाना:-

३. निर्माण व्यवसायको,-

(क) दर्ता नं.:-

(ख) दर्ता मिति:-

४. ईजाजतपत्रको,-

(क) वर्ग:-

(ख) समूह:-

५. इजाजतपत्र जारी गरेको शुरु मिति:-

खण्ड ख

नवीकरण

क्र.स.	नवीकरण भएको मिति	इजाजतपत्र नवीकरण दस्तुरको भौचर नं.	नवीकरण दस्तुर बुझाएको मिति	नवीकरण दस्तुर बुझाएको बैंक	नवीकरण गर्ने अधिकारीको दस्तखत	कैफियत

खण्ड ग

कार्य अभिलेख विवरण

क्र.स.	आयोजना वा कार्यालयको नाम	निर्माण कार्यको नाम	टेक्का सम्झौता बमोजिमको रकम	कार्य प्रारम्भ मिति	कार्य सम्पन्न रकम	कार्य समाप्त मिति	सम्बन्धित अधिकारीको दस्तखत	कैफियत

खण्ड घ

निर्माण व्यवसायी कोषमा रकम बुझाएको विवरण

क्र.स.	आयोजना वा कार्यालयको नाम	निर्माण कार्यको नाम	टेक्का सम्झौता नम्बर	टेक्का सम्झौता बमोजिमको रकम	कार्य सम्पन्न गर्दा लागेको कुल रकम	कोष बुझाएको रकम	सम्बन्धित अधिकारीको दस्तखत	कैफियत

अनुसुची-४

(दफा ११को उपदफा २ सँग सम्बन्धित)

ईजाजतपत्र नवीकरणको लागि दिईने दरखास्त

श्री अध्यक्ष

कार्यान्वयन समिति

चिचिला गाउँकार्यपालिकाको कार्यालय

चिचिला, संखुवासभा ।

विषय: ईजाजतपत्र नवीकरण गरी पाउँ भन्ने बारे ।

निर्माण व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र नवीकरण गर्नको लागि देहाय बमोजिमको विवरणहरु खुलाई यो दरखास्त पेश गरेको छु ।

१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,—

(क) नाम:—

(ख) ठेगाना:—

(ग) पोष्ट बक्स:—

(घ) टेलिफोन नं.:—

(ङ) फ्याक्स नं. :—

(च) इमेल:—

२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,—

(क) नाम:—

(ख) ठेगाना:—

३. निर्माण व्यवसायीको,—

(क) प्रमाणपत्र नं. :—

(ख) दर्ता मिति:—

४. (क) ईजाजतपत्र नं.:—

(ख) ईजाजतपत्र जारी भएको मिति:-

(ग) ईजाजतपत्र जारी गर्ने कार्यालय:-

५. (क) नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता नं.:-

(ख) नवीकरण मिति:-

६. ईजाजतपत्र नवीकरण दस्तुर । थप दस्तुर बापत रु.
..... अक्षरेपी जम्मा
गरेको बैंकको सक्कल भौचर यसै साथ
संलग्न छ ।

७. यस दरखास्त फाराममा उल्लिखित सम्पूर्ण व्यहोरा ठीक सांचो छ ।
झुठ्ठा ठहरे कानून बमोजिम सहुंला बुझाउँला ।

निर्माण व्यवसायीको छाप

निवेदक

निर्माण व्यवसायीको तर्फबाट दरखास्त दिनेको,-

नाम:-

पद:-

दस्तखत:-

मिति:-

अनुसुची-५
(दफा १२ सँग सम्बन्धित)
इजाजतपत्र दर्ता किताब

क्र.स	इजाजत पत्रको			निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको		इजाजत पत्र		प्रमाणित गर्नेको हस्ताक्षर	कैफियत
	नम्बर	वर्ग	समूह	नाम	ठेगाना	जारी मिति	नवीकरण		

अनुसुची-६
(दफा १२ उपदफा १ सँग सम्बन्धित)

“घ” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता

१. **आर्थिक क्षमता:** प्राईभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रूपमा घटीमा एक लाख रुपैया“को चालु पुँजी देखाई घरेलु उद्योग तथा गा.पा. उद्योग विकास शाखामा दर्ता भएको हुनु पर्नेछ ।
२. **मुख्य जनशक्ति विवरण:** सिभिल इन्जिनियरीड विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासनिक र वाणिज्य शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।
३. **मेशीन र उपकरण:**
 - (क) लेभल (एक थान)
 - (ख) वाटर पम्प (एक थान)
 - (ग) भाइब्रेटर (एक थान)

द्रष्टव्य:

 १. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्नेछ ।
 २. माथि उल्लिखित यान्त्रिक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरीड विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।
 ३. माथि उल्लिखित यन्त्र उपकरणहरू दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।
 ४. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।

अनुसुची - ७

(दफा १४ उपदफा (१) सग सम्बन्धित)

सार्वजनिक निर्माण कार्यको विवरण

श्री अध्यक्ष

कार्यान्वयन समिति

चिचिला गाउँकार्यपालिकाको कार्यालय

चिचिला, संखुवासभा ।

विषय: निर्माण कार्य विवरण पेश गरेको ।

निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम सार्वजनिक निर्माण कार्यको विवरण निम्नानुसार खुलाई पेश गरेको छु ।

१. निर्माण व्यवसायीको,—

(क) नाम:—

(ख) ठेगाना:—

२. कार्य योजनाको नाम:—

३. आयोजना /कार्यालयको,—

(क) नाम:—

(ख) ठेगाना:—

४. निर्माण व्यवसायी तर्फको इन्जिनियरको,—

(क) नाम:—

(ख) काम

गरेको अवधि:—

(ग) नेपाल ईन्जिनियर्स एसोशियसनको सदस्यता नं. :—

५. मुख्य जनशक्ति,—

(क) प्राविधिक

(ख) अप्राविधिक

६. ठेक्का सम्पन्न भए बमोजिमको रकम.....

७. ठेक्का सम्झौता बमोजिमको रकम रु.

८. भेरियसन भए नभएको भएको भए,—

(क) बृद्धि भएको रकम रु. (ख) कम

भएको रकम रु.

९. निर्माण कार्यको संक्षिप्त विवरण:—

(क)

(ख)

(ग)

(घ)

१०. कार्य समापन प्रमाणपत्र प्राप्त मिति:—

११. ईजाजतपत्र नं.:—

छाप

दरखास्तवालाको,—

नाम:—

दस्तखत:—

मिति:—

अनुसुची-८
(दफा १४ उपदफा (३) सँग सम्बन्धित)

सार्वजनिक निर्माण कार्यको विवरण अभिलेख

क्र.स.	निर्माण व्यवसायीको नाम	इजाजतपत्र नं.	निर्माण कार्यको नाम	आयोजना कार्यालयको नाम	आयोजना कार्यालयको नाम	कैफियत

अनुसुची – ९
(दफा १६ सँग सम्बन्धित)

सहुलियतमा पैठारी गरिएका सामानको विवरण

श्री अध्यक्ष
कार्यान्वयन समिति
चिचिला गाउँकार्यपालिकाको कार्यालय
चिचिला, संखुवासभा ।

विषय: विवरण पेश गरेको ।

निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम नेपालभित्र सहुलियतमा पैठारी गरिएको सवारी साधन, मेशिनरी औजार तथा अन्य यन्त्र, उपकरणको विवरण निम्न बमोजिम खुलाई पेश गरिएको छ ।

१. निर्माण व्यवसायीको,-

(क) नाम:-

(ख) ठेगाना:-

२. कार्य योजनाको नाम:-

३. ठेक्का सम्झौता नम्बर:-

४. सम्झौता अवधि:-

५. आयोजना / कार्यालयको,-

(क) नाम:-

(ख) ठेगाना:-

६. सहुलियतमा पैठारी गरिएको सामानहरूको विवरण:-

क्र.स.	विवरण	नमुना (मोडेल)	क्षमता	निर्माण भएको साल	निर्माता कम्पनी	पैठारी गरेको मिति	लागेको भंसार महसुल	कैफियत

७. सम्झौता बमोजिम सहुलियतमा झिकाउन पाउने सामानहरूको विवरण खुलेको बील अफ क्वान्टिटीको नकल यसै दरखास्त साथ पेश गरेको छु । यस दरखास्तमा उल्लिखित विवरण ठीक सा“चो छ । झूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

छाप

दरखास्तवालाको,-

नाम:-

दस्ताखत:-

मिति:-

अनुसुची – १०
(दफा ११(क) १ सँग सम्बन्धित)

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
चिचिला गाउँकार्यपालिकाको कार्यालय
चिचिला, संखुवासभा ।

विषय: नामसारी गर्ने सम्बन्धमा ।

तहाँ कार्यालयमा श्री को फर्म वा व्यवसाय दर्ता श्री.....
सञ्चालकको नाममा व्यवसाय दर्ता भएको हुँदा श्री..... फर्म वा
व्यवसाय दर्ता श्री को नाममा दर्ता नामसारी गरी व्यवसाय
सञ्चालन अनुमति दिन हुन अनुरोध छ ।

निवेदकको,-

नाम:-

दस्तखत:-

मिति:-

अनुसुची – १०
(दफा ११(क) २ सँग सम्बन्धित)

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू
चिचिला गाउँकार्यपालिकाको कार्यालय
चिचिला, संखुवासभा ।

विषय: मन्जुरीनामा सम्बन्धमा ।

तहाँ कार्यालयमा श्री को फर्म वा व्यवसाय दर्ता श्री.....
सञ्चालकको नाममा व्यवसाय दर्ता भएको हुँदा श्री..... फर्म वा
व्यवसाय दर्ता श्री को नाममा मन्जुरीनामा म निवेदक मञ्जुर
रहेको प्रमाणित गरी सिफारिस गरिएको व्यहोरा अनुरोध छ ।

निवेदकको,-

नाम:-

दस्तखत:-

मिति:-